

मिति २०७९/०५/३० गते नगरपालिकामा बसेको कार्यपालिका बैठक निर्णयहरु..

प्रस्तावहरु

- (क) नगर गौरबका योजना तथा अन्य कार्यक्रममा बजेट बिनियोजन सम्बन्धमा,
- (ख) वडा अध्यक्षलाई उपचारमा सहयोग सम्बन्धमा,
- (ग) विभिन्न कार्यविधि पारित सम्बन्धमा,
- (घ) गाउँब्लकको वस्तीमा पुराना घर अधिलेखीकरण गर्दा बाटोको मापदण्ड सम्बन्धमा,
- (ङ) नगरपालिका र मातहतका वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरुको संगठन तथा व्यवस्थापन सर्भेक्षण गर्ने सम्बन्धमा,
- (च) कंकाली मन्दिरमा देवीको मूर्ति स्थापना तथा मन्दिरसम्म जानेबाटोको सिर्ढी निर्माण सम्बन्धमा,
- (छ) खैरहनी नगर अस्पताललाई जग्गा उपलब्ध गराउने सम्बन्धमा ।

निर्णय नं. १

यस नगरपालिकाको एघारौं नगरसभामा आ.व. २०७९/८० को बजेट अनुमान पेश गर्दा आ.व.को अन्त्यमा रहन सक्ने अनुमानित बैङ्क मौज्दात रकम भन्दा वास्तवीक बैङ्क मौज्दात रकम बढी भएको, बढी भएको बैङ्क मौज्दातबाट आगामी नगरसभाले विभिन्न योजना तथा कार्यक्रममा बजेट बिनियोजन गरी कार्यक्रम सञ्चालन गर्दा ढिला भई समय अभावले योजना सम्पन्न हुन नसक्ने भएकोले एघारौं नगरसभाको निर्णय नं. ८ मा नगरसभा सञ्चालनमा नरहेको समयमा नगरसभाले गर्ने काम कार्यपालिकाले गर्ने गरी अधिकार प्रत्यायोजन भए अनुसार तपसिल बमोजिमका योजनामा तपसिल बमोजिम रकम बिनियोजन गर्ने निर्णय गरियो ।

- (१) खैरहनी चोक देखी वडा नं. १२ को सडकमा ढल, पेटी सहितको बाटो निर्माण रु.२ करोड
- (२) चैनपुर चोक उत्तर तर्फ पुल देखि बिन्दवसीनी चोक हुँदै शिवालय जाने बाटो निर्माण रु.१ करोड
- (३) वडा नं. १ ज्यामिरे चोक देखी उत्तर र दक्षिण दुबै तर्फ सडकमा नाला, पेटी सहितको सडक निर्माण रु. १ करोड
- (४) लालटीन बजारबाट सुलतना हुँदै दुङ्ग्रे खोला पुलसम्म जाने बाटो निर्माण रु. १ करोड
- (५) सिमल टाँडी चोकबाट उत्तर दक्षिण दुबै तर्फ नाला, पेटी सहितको सडक निर्माण रु. १ करोड
- (६) खैरहनी ४ तिलक न्यौपानेको घर देखी पश्चिम सडक निर्माणको लागि रु. १० लाख
- (७) खैरहनी ११ जनकपुर कुलोमा जसोदा देवी खरेलको खेत देखी ओम प्रकाश चालिसेको खेतसम्म कुलो लाईनिङ्गको

लागि रु. १० लाख

(८) वडा नं. ४ मा मह प्रशोधन प्लान्ट स्थापनाको लागि रु. २० लाख

(९) कार्यालयको लागि सवारी साधन खरिदको लागि रु. ४५ लाख

निर्णय नं. २

यस नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्री पुर्ण बहादुर गुरुङ्ग बिरामी परी लामो समयसम्म अस्पताल भर्ना गरी उपचार गराउनु भएको र निजले आफ्नो आर्थिक अवस्था कमजोर रहेकोले नगरपालिकाबाट सहयोग उपलब्ध गराई दिन आवेदन दिनु भएकोले निजलाई रु. ५० हजार सहयोग उपलब्ध गराउने गर्ने निर्णय गरियो ।

निर्णय नं. ३

नगर कार्यालयबाट विभिन्न कार्यक्रम सञ्चालनको लागि आवश्यक कार्यविधि तथा मापदण्डहरु तयार गरी विधेयक समितमा पेश भई उक्त समितिबाट पारित गरी यस कार्यपालिकामा पेश भएका तपसिल बमोजिमका कार्यविधि तथा मापदण्डहरुमा दफावार छलफल भई केही संशोधन सहीत पारित गर्ने निर्णय गरियो ।

- नगर खेलकुद विकास समिति गठन र सञ्चालन सम्बन्धी कार्यविधि, २०७९
- उच्च शिक्षा छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०७९
- युवाक्लब गठन तथा सञ्चालन सम्बन्धी मापदण्ड, २०७९
- विपन्न कृषक परिवारलाई करेसाबारी खेतीमा प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि - २०७९
- प्रमुखसंग युवा कृषि कार्यक्रम सञ्चालन कार्यविधि २०७९

निर्णय नं. ४

यस नगरपालिका अन्तरगतको पूर्वाधार विकास समितिको मिति २०७९/५/८ को निर्णय अनुसार नगरपालिका क्षेत्रमा गाउँ ब्लकमा निर्माण भएका घरहरुलाई थारु समुदायको संस्कृती र बसोबासको प्रकृतिलाई समेत ध्यानमा राखी त्यसमा पर्ने घरको अभिलेखीकरण गर्दा न्यूनतम ३ मिटर वा डिजिटल नक्सामा रहेको बाटो मध्ये जुन बढी हुनजान्छ त्यसलाई आधारमानी अभिलेखीकरण गर्ने व्यवस्थाको

लागि पेश भएकोमा नगरपालिका क्षेत्रभित्र गाउँ ब्लकमा थारु समुदायको बस्ती रहेको, बाटो साधुरो रहनगई नगरपालिको मापण्ड बमोजिमको बाटो कायम गर्न नसक्दा पुराना घरहरू पनि अभिलेखीकरण गर्न नसकिएको अवस्थालाई दृष्टिगत गरी त्यस्तो गाउँ ब्लकमा निर्माण भएका पुराना घरहरूलाई समितिले पेश गरेको मापण्ड बमोजिम अभिलेखीकरण गर्ने व्यवस्था मिलाउन नगर कार्यपालिकाको कार्यालयलाई निर्देशन दिने निर्णय गरियो । साथै त्यसरी अभिलेखीकरण गर्दा सम्बन्धित वडाले गाउँ ब्लकमा निर्माण भएको नगरपालिका स्थापना हुनु भन्दा पहिला निर्माण भएको घर हो भनी सिफारीश गर्नु पर्ने र यो व्यवस्था लागु भए पछि कसैले नक्सा पास नगरी घर तथा भौतिक संरचना निर्माण गरी अभिलेखीकरणको लागि माग गरेमा त्यस्तो घरको अभिलेखीकरण नगर्ने निर्णय गरियो ।

निर्णय नं. ५

बागमती प्रदेश सरकारबाट जारी भएको स्थानीय सेवाका (गठन तथा सञ्चालन) अध्यादेश २०७९ को दफा ५ को उपदफा १ मा स्थानीय तहमा स्थानीय सेवाको संगठन संरचना वा दरबन्दी सृजना गर्न तथा त्यस्तो संगठन संरचना वा दरबन्दीमा पुनरावलोकन वा हेरफेर गर्न सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा समिति गठन गरी संगठन तथा व्यवस्थापन सर्भेक्षण गर्नु पर्नेछ भन्ने व्यवस्था रहेको, यस नगरपालिका अन्तरगतको सार्वजनिक सेवा तथा क्षमता विकास समितिको मिति २०७९/५/१६ को निर्णय अनुसार नगरपालिका र अन्तरगतका वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूको संगठन तथा व्यवस्थापन सर्भेक्षण गर्नको लागि तपसिल बमोजिमका पदाधिकारी रहेको संगठन तथा व्यवस्थापन सर्भेक्षण समिति गठनको लागि पेश गरेकोले सो समितिलाई अनुमोदन गर्दै नगरपालिका र अन्तरगतका वडा कार्यालय, स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्रहरूको संगठन तथा व्यवस्थापन सर्भेक्षण गरी प्रतिवेदन पेश गर्न लगाउने निर्णय गरियो ।

क. प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम शर्मा	– संयोजक
ख. सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक श्री कुल प्रसाद भुसाल	– सदस्य
ग. सामाजिक विकास समितिका संयोजक श्री रोहीणी प्रसाद उप्रेती	– सदस्य
घ. लेखा समित सदस्य श्री बुधरमिया महतो	– सदस्य
ड. प्रशासकीय अधिकृत श्री दामोदर अधिकारी	– सदस्य सचिव

निर्णय नं. ६

यस नगरपालिका वडा नं. ४ मा अवस्थित कंकाली डाँडामा रहेको कंकाली कोट तथा मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्व रहेकोले त्यसको संरक्षण तथा विकास गर्नु पर्ने अवस्था आएको छ । यस ऐतिहासिक तथा धार्मिक क्षेत्रको संरक्षण तथा विकास गरेको खण्डमा यस क्षेत्रमा धार्मिक तथा पुरातात्विक क्षेत्रको अध्ययन गर्ने पर्यटकको आवागमनमा वृद्धि भइ यस क्षेत्रमा पर्यटन प्रवर्द्धन हुने सम्भावना रहेको छ । त्यसैले कंकाली मन्दिरमा कंकाली देवीको तामाको मुर्ति स्थापना तथा सो स्थानसम्म आवात जावत गर्ने बाटो (सिंढी) निर्माणको साथै कोटको संरक्षण गर्नको लागि नगर प्रमुख संरक्षक रहने गरी तपसिल बमोजिमका पदाधिकारीहरू रहेको निर्माण समिति तथा नगर उपप्रमुख संयोजक रहेको सल्लाहकार समिति गठन गर्ने, समितिले मुर्ति निर्माण गर्नको लागि आवश्यक तामाको संकलन यथाशक्य नगरपालिका क्षेत्रबाटै संकलन गर्ने व्यवस्था मिलाउने र बाटो (सिंढी) निर्माण गर्दा एक व्यक्ति एक सिंढीको अबधारणा अनुसार निर्माण गर्ने गरी व्यवस्था मिलाउने, निर्माण तथा संरक्षणको कार्य गर्दा प्रदेश सरकार तथा सम्बन्धित वन उपभोक्ता समितिसंग समन्वय गरी निर्माण गर्ने निर्णय गरियो ।

तपसिल

नगर प्रमुख श्री शशिकुमार खनिया – संरक्षक

कार्यसमितिका पदाधिकारीहरू

क. वडा नं. ४ का वडा अध्यक्ष श्री बेद बहादुर बस्नेत	– संयोजक
ख. वडा नं. १ का वडा अध्यक्ष श्री नवराज भुसाल	– सदस्य
ग. वडा नं. २ का वडा अध्यक्ष श्री रोहीणी प्रसाद उप्रेती	– सदस्य
घ. वडा नं. ३ का वडा अध्यक्ष श्री पुर्ण बहादुर गुरुङ्ग	– सदस्य
ड. कंकाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष श्री राममणी न्यौपाने	– सदस्य
च. कंकाली सामुदायिक वन उपभोक्ता समितिका सदस्य सचिव श्री लक्ष्मी गुरुङ्ग	– सदस्य सचिव

सल्लाहकार समिति

क. नगर उपप्रमुख श्री कवीता उप्रेती – संयोजक
ख. नगरपालिकामा प्रतिनिधित्व गर्ने सम्पूर्ण पार्टीका प्रमुखहरू – सदस्य

निर्णय नं. ७

नेपाल सरकारको एक पालिका एक अस्पतालको अवधारणा अनुसार यस नगरपालिका अन्तर्गतको खैरहनी स्वास्थ्य केन्द्रलाई दशौं नगरसभाले १५ शैयाको खैरहनी अस्पताल बनाउने निर्णय गरी अस्पतालको पूर्वाधार निर्माणको लागि **DPR** तयार गरी निर्माणको कार्य भईरहेको छ । नगरपालिकाले परामर्शदाता मार्फत तयार गरेको **DPR** पुनरावलोकन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लेखी पठाईएकोमा मन्त्रालयले **DPR** पुनरावलोकन गर्न जिम्मा दिएको परामर्शदाताले १५ शैयाको अस्पताल निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निश्चित मापदण्ड तोकेकोमा त्यहाँ पालिका अन्तर्गतको खैरहनी स्वास्थ्य केन्द्रको नाउँमा रहेको साविकको जग्गा मापदण्ड बमोजिम नपुग भएकोले आवश्यक जग्गा व्यवस्थाको लागि लेखी आएको छ । साविक खैरहनी गा.वि.स. कार्यालयको नाउँमा रहेको कित्ता नं. ६२७, जग्गा विवरण ०-५-३-० (१७४३.९४ वर्ग मिटर) क्षेत्रफलको जग्गामा साविकमा कृषि सेवा केन्द्र सञ्चालन रहेकोमा हाल सो जग्गा खाली रहेको र नगर अस्पतालबाट नजिक (५० मिटरको दुरीमा) रहेकोले सो जग्गा नगर अस्पताल सञ्चालनको लागि उपलब्ध गराउने निर्णय गरियो ।